

## कर्जाका लागि आवश्यक पर्ने प्रमुख कागजातहरू

### धितो सुरक्षण सम्बन्धी कागजातहरू

- जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपी
- प्रमाणित ब्लुप्रिन्ट नक्शा, नापी नक्शा तथा ट्रेस नक्शा र चार किल्ला सिफारिश पत्र
- घरायसी मञ्जूरीनामा/पारिवारिक सहमति पत्र

### व्यवसाय दर्ता सम्बन्धी कागजातहरू

- नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएको प्रमाण पत्र
- आवश्यकतानुसार सम्बन्धित निकायबाट लिएको ईजाजत पत्र र नवीकरणको प्रतिलिपी
- PAN/VAT दर्ताको प्रतिलिपी
- गत आ.व. को कर चुक्ता प्रमाण पत्र
- विगत २ आ.व.को लेखा परीक्षण भएको वित्तीय विवरण
- साभेदारी सम्भौता/कवूलियतनामा, शेयर अनुपात खुल्ने कागजात, कर्जा कारोवार सम्बन्धी निर्णय, सम्पूर्ण साभेदारहरूको व्यक्तिगत जमानी पत्र (साभेदारी फर्मका लागि)
- कम्पनीको प्रबन्ध पत्र, नियमावली, अद्यावधिक चुक्ता पुँजी, शेयर लगत कर्जा कारोवार सम्बन्धी निर्णय, सम्पूर्ण संचालकहरूको व्यक्तिगत जमानी पत्र (प्रा.लि. तथा पब्लिक कम्पनीका लागि)

### परियोजना सम्बन्धी कागजातहरू

- व्यवसायिक योजना, न्यूनतम ३ आ.व.को प्रक्षेपित वित्तीय विवरणहरू, स्टक (मौज्दात), Receivables र Payables को प्रमाणित गरिएको विवरण।

### अन्य कागजातहरू

- सम्बन्धित शाखाले तोके बमोजिम।
- थप जानकारीको लागि कृषि विकास बैंकको नजिकको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ।

## गाईपालन सम्बन्धी प्राविधिक जानकारी तथा कर्जाका लागि आवश्यक पर्ने कागजातहरू



### कृषि कर्जा तथा एमएसएमई विभाग

मुख्य कार्यालय, काठमाडौं

फोन नं.: ०१-४२५२३५३

इमेल: [sme.div@adbl.gov.np](mailto:sme.div@adbl.gov.np) | Website: [www.adbl.gov.np](http://www.adbl.gov.np)

२०७८

# गाईपालन CATTLE FARMING



Agricultural Development Bank Ltd.

कृषि विकास बैंक लि.

(नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजतपत्रप्राप्त संस्था)

## परिचय

नेपालमा गाईपालन विशेष गरी दूध उत्पादनको लागि गरिन्छ। यस बाहेक गोरूलाई कृषि तथा अन्य कृषि कार्यको लागि जोत्ने शक्तिको रूपमा प्रयोग हुन्छ र साथै गाई तथा गोरूको गोबर मलको रूपमा प्रयोग हुन्छ। नेपालमा उत्पादन हुने कूल दूध उत्पादनमा करिब ३० प्रतिशत योगदान गाईको रहेको छ।

## गाईको जातहरू

- तराई
- पहाडी
- चौरी
- जर्सी
- होलिस्टिन
- ब्राउन स्विस्
- स्थानीय र जर्सीको वर्णशंकर
- स्थानीय र होल्स्टीनको वर्णशंकर
- स्थानीय र ब्राउन स्वीसको वर्णशंकर

## गोठको व्यवस्थापन

गाईलाई खुल्लै छाडेर (Loose housing system) वा बढुवा प्रणाली (Conventional System) मा पालन गर्न सकिन्छ। गोठ बनाउदा पूर्व पश्चिम फर्केको बनाउनु राम्रो मानिन्छ। धेरैजसो पानी पर्दा पूर्व र पश्चिम तिरबाट पर्ने हुँदा गोठ उत्तर दक्षिण फर्काएर बनाउदा परेको पानी भित्र पसी बर्षायाममा गोठ हिलो हुन्छ। त्यसैले गोठ बनाउदा हावापानी गोठभित्र नपर्ने गरी बनाउनु पर्दछ।

## आहारा तथा दानापानीको व्यवस्था

गाईलाई हरसमयमा राम्ररी घाँस, दाना तथा सफा पानी खुवाउन सकेको अवस्थामा मात्र तिनीहरूबाट सोचे अनुसारको उत्पादन लिन सकिन्छ।

गाईलाई तीन प्रकारको आहारा व्यवस्थापन गर्नु जरूरी हुन्छ।

- सन्तुलित दाना (Balanced Concentrate Ration)
- हरियो घाँस (Green Forage)
- पराल (Roughages Ration)

## दाना

अन्नको ढुटो (धानको ढुटो, गहुँको चोकर, मकैको ढुटो आदि), पिना, दाल तथा गेडागुडीको ढुटो माछाको धुलो, रगतको धुलो, हडिडको धुलो, आदि ठीक ठीक मात्रामा मिलाएर तयार पारेको पशु आहारलाई दाना भनिन्छ जसले पशुको उत्पादन बृद्धि गर्नमा सहयोग गर्दछ। यस प्रकारको दानामा थोरै मात्रामा भिटामिन र मिनरल मिक्सचर थप गर्नु पर्दछ।

## घाँस तथा पराल

### हरियो घाँसपात

- भुईँ घाँस
  - कोशे घाँस: वर्सिम, स्टाईलो, क्लोभर र वोडी आदि।
  - अन्य घाँस: जै, नेपियर, आदि।
- डाले घाँस
  - कोशे डाले घाँस: टाँकि, ईपिल, कोईरालो आदि।
  - अन्य डाले घाँस: वडहर, काम्रो, दुधिलो, कुटिमिरो आदि।

### सुकेको घाँसपात

- नल, ढोड तथा पराल जसमा पौष्टिक पदार्थ ज्यादै कम हुन्छ।
- हे (सुकाईएको हरियो घाँस) जसमा पौष्टिक पदार्थ संचय हुन्छ।

### साईलेज

- हरियो घाँसलाई गुन्द्रुक बनाई खुवाइने घाँस जसमा पौष्टिक पदार्थ संचय हुन्छ।

## रोगहरू

गाईमा विभिन्न प्रकारको संक्रामक तथा असंक्रामक रोग लाग्न सक्छ। संक्रामक रोगहरूमा खोरेत, भ्यागुते, चरचरे, ब्रुसेलोसिस, क्षयरोग, थुनेलो, पट्के, लहुमुते आदि हुन्। त्यसै गरी असंक्रामक रोग अन्तरगतको मेटाबोलिक रोगहरूमा मिल्क फिवर, किटोसिस आदि हुन्। यस बाहेक आन्तरिक परजीविहरू जस्तै नाम्ले रोग, गोलो तथा फित्ते जुका र बाह्य परजीविको संक्रमण पनि निकै समस्याको रूपमा रहेको छ। यस्ता रोगहरूको समयमानै निदान गरी उपचार गर्नु पर्दछ।